

# शिल्प


## रायो दानाको चुम्बक जस्तै विश्वास

चाहिने सामाग्रीहरु:


- कागजबाट बनाएको खैरो रुखको काण्ड अथवा खम्बा (प्रत्येक नानीलाई एउटा गरेर )
- बाइबल सन्दर्भ थाएको कागाज। मत्ती १७:२० (प्रत्येक नानीलाई एउटा गरेर)
- कागाजबाट काटेको हरियो रुखको आकार(प्रत्येक नानीलाई एउटा गरेर)
- रुख काटेकै कागाजबाट हरियो पत्ताहरु (प्रत्येक नानीलाई ३ वटा गरेर)
- सानो बीऊ(दाना) (प्रत्येक नानीलाई एउटा गरेर )
- ग्लू
- सानो चुम्बकको पठठी अथवा चुम्बकिया टेप

निरैशनः

१. बाइबलको सन्दर्भलाई हरियो रुखको तल्तो कुनामा टास्नुहोस।
२. अब, चित्रमा देखाए जसै खैरो काण्ड/ खम्बालाई हरियो रुख माथि टास्नुहोस।
३. रुखमा जँहा पनि इच्छा लागे अनुसार हरियो पत्ताहरु टास्नुहोस।
४. अब, रुखका जराहरुको छेउमा सानो बीऊलाई टास्नुहोस।
५. अन्तमा, चुम्बकलाई रुखको पछाडि टास्नुहोस। विध्यार्थीहरुलाई आ—आफ्नो नाम शिल्पमा लेख्नु सम्झाउनुहोस।



हरियो रुख अनि पत्ताको नमूना



रुखको काण्डको नमूना

# हराएको थेडा

चाहिने सामाग्रीहरु:

- सादा कागाजमा बनाएको थेडाको शिर, कानहरू, अनि बो—टाइको नमूना (प्रत्येक नानीलाई एउटा गरेर )
  - रंगहरु
  - कालो आखाहरू, मुख, अनि नाख (सबै कागाजबाट बनाएको)
  - कम्ती मात्राम भुटेको मकै (प्रत्येक नानीलाई लगभग २५ टुक्रा गरेर)
  - ग्लू
- निर्देशन

१. बो— टाइमा बाइबल पद लेख्नुहोस। (मत्ती १८:१४) बो—टाइमा हल्का रंग गर्नुहोस।

२. अब थेडाको शिर र कानहरु रंग गर्नुहोस। विध्यार्थीहरूलाई आ—आफ्नो नाम शिल्पमा लेख्नु सम्झाउनुहोस।

३ थेडामा बो— टाइ, कनहरू, आखाहरू, नाख अनि मुख टास्नुहोस।

४ थेडाको उन चाहिने जगहमा, कम्ती मात्रामा ग्लू लगाउनुहोस अनि त्यस माथि थुठेको मकै टास्नुहोस।

## दूलो मूल्यको मोती



चाहिने सामाग्री:

- कागाज अथवा डिस्पोजेबल प्लेटबाट बनाएको सिपी(आस्टर) (प्रत्येक नानीलाई एउटा गरेर )

दूलो पारेर, नमूनलाई दाहिने तर्फ कॉपी गर्नुहोस।

- सानो सेतो कपासको बल अथवा थमोकलको दाना। (प्रत्येक नानीलाई एउटा गरेर )

• क्रेयान, रंग पेसिल अथवा पानी रंग।

• बाइबल पद थएको कागाज़, अथवा पद लेख्ने कागाज़।

• ग्लू

निर्देशन:

१. सिपी च्याप्टो अथवा सम्म हुदानै दुई पटि रंग गर्नुहोस। विध्यार्थीहरूलाई आ—आफ्नो नाम शिल्पमा लेख्नु सम्झाउनुहोस।



२ रंग गरे पछि, सिपीको नमूनमा थएको विन्दु रेखालाई बन्ध किताबको आकारमा दोबारनुहोस। चित्रमा देखाए जसै सामनेको किनारालाई दोबारनुहोस।

३. कपासको बल अथवा थर्मोकोलको दानालाई सिपीको थित्र मोती जस्तै गरेर टास्नुहोस।


४ कागाजमा बाइबल पद लेखेर, मोटीको भित्र टास्नुहोस।



थेडाको नमूना



सिपीको नमूना



सिपीको लागि पट्याउने रेखा।